



चिचिला गाउँपालिकाद्वारा प्रकाशित

स्थानीय राजपत्र

खण्ड: १

सङ्ख्या: २

मिति: २०७५/०३/१४

भाग - १

चिचिला गाउँपालिका

गाउँ कार्यपालिकाको कार्यालयको सूचना

चिचिला गाउँपालिकाको सडकको किनारा निर्धारण सम्बन्धी ऐन, २०७५

प्रस्तावना: चिचिला गाउँपालिकामा दिगो र दीर्घकालिन सडक विस्तारको अवधारणालाई कार्यान्वयन गर्दै चिचिला गाउँपालिकाको एकिकृत बृहत गुरुयोजना निर्माणमा समेत नीतिगत एवम् कानूनी आधार तय गर्न, र

वर्गीकृत सडकहरूको दायाँ बायाँ किनारा निर्धारण गरी व्यवस्थित सडक सञ्जाल विकासको आवश्यक व्यवस्था गर्न वाञ्छनीय भएकाले,

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १०२ बमोजिमको स्थानीय कानून बनाउने अधिकारको प्रयोग गरी नेपालको संविधानको धारा २२२ को उपधारा (१) बमोजिमको गाउँ सभाले यो ऐन बनाएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ: (१) यस ऐनको नाम “चिचिला गाउँपालिकाको सडकको किनारा निर्धारण सम्बन्धी ऐन, २०७५” रहेको छ ।

(२) यो ऐन तुरुन्त चिचिला गाउँपालिका क्षेत्रमा लागू हुनेछ ।

२. सडकको वर्गीकरण: (१) चिचिला गाउँपालिका सरहदमा रहेका सडक संरचना तथा भविष्यमा निर्माण हुने सडक संरचनाहरूको वर्गीकरण गरी अभिलेखिकरण तथा सार्वजनिकीकरण गरिनेछ ।

- (२) उपदफा (१) बमोजिम चिचिला गाउँपालिकामा विगतमा निर्माण भएका, वर्तमानमा निर्माण भइरहेका र भविष्यमा निर्माण हुन सक्ने सडक संरचनाहरू संघीय तथा प्रादेशिक स्तरका सडक सञ्जालहरू संघीय कानून तथा प्रादेशिक कानूनबाट निर्धारण भए बमोजिम वर्गिकृत हुनेछन् ।
- (३) उपदफा (२) बमोजिम वर्गिकृत भएका सडक संरचनाहरूको अतिरिक्त अन्य सडक संरचनाहरू मध्ये अनुसूचि १ बमोजिमका सडक सञ्जालहरू चिचिला गौरवका सडक सञ्जाल हुनेछन् ।
- (४) चिचिला गाउँपालिकाका मध्यम स्तरका सडक सञ्जालहरू अनुसूचि २ मा उल्लेख भए बमोजिम हुनेछन् ।
- (५) चिचिला गाउँपालिकाका कृषि सडक अनुसूची ३ मा उल्लेख भए बमोजिम हुनेछन् ।

३. चिचिला गौरवका सडक: (१) चिचिला गौरवका सडक आयोजनाहरूमा हरेक वर्ष क्रमागत आयोजना सञ्चालनको सिद्धान्तको आधारमा बजेट विनियोजन गरिनेछ ।

- (२) उपदफा (१) बमोजिमका सडक सञ्जालहरूको योजना बोलपत्रको माध्यमबाट सञ्चालन गर्न उच्च प्राथमिकता दिइनेछ । बोलपत्रको माध्यमबाट योजना सञ्चालन गर्न नसकिने मनासिव कारण विद्यमान रहेको अवस्थामा मात्र वैकल्पिक विधिहरू अवलम्बन गरिनेछ ।
- (३) उपदफा (२) बमोजिम सञ्चालन गरिने चिचिला गौरवका आयोजनाहरूलाई बाह्र महिना सञ्चालन गर्न विशेष नीति अवलम्बन गरिनेछ ।
- (४) चिचिला गौरवका सडकको केन्द्र रेखादेखि १२.५ मिटर दायाँ बायाँ सडक सीमा रहनेछ ।

४. मध्यम स्तरका सडक: (१) मध्यम स्तरका सडकहरू गाउँ कार्यपालिकाको कार्यालयबाट मात्र सञ्चालन गरिनेछ ।

- (२) यस प्रकृतिका सडकहरू वडा कार्यालयहरूको मातहतबाट सञ्चालन गरिनेछैन ।
- (३) मध्यम स्तरका सडकको केन्द्र रेखादेखि ५ मिटर दायँ बायाँ सडक सीमा रहनेछ ।
५. **कृषि सडक:** (१) चिचिला गाउँपालिकाको कृषि उत्पादनको क्षेत्रलाई केन्द्रबिन्दुमा राखेर कृषि सडक निर्माण आयोजनालाई प्राथमिकता दिइनेछ ।
- (२) कृषि सडकको केन्द्र रेखादेखि २.५ मिटर दायँ बायाँ सडक सीमा रहनेछ ।
६. **सडक सीमा क्षेत्र:** (१) दफा ३, ४ र ५ बमोजिमको वर्गीकृत सडकहरूको निर्धारित सडक सीमाको पालना गर्नु सबैको दायित्व र कर्तव्य हुनेछ ।
- (२) सडक सीमामा घर, टहरा एवम् कुनै पनि निर्माण कार्य तथा अतिक्रमण गर्ने कार्य नगर्न र नगराउन चिचिला गाउँ कार्यपालिकाको कार्यालयबाट सार्वजनिक सूचना प्रकाशन गरिनेछ ।
- (३) उपदफा (२) बमोजिम सूचना प्रकाशन गरेपश्चात प्रतिबन्धित कार्य गरेको पाइएमा अतिक्रमण गरिएको क्षेत्र हटाइनेछ र उक्त क्षेत्र हटाउँदा खर्च हुने लागत बराबरको रकम सरकारी बाँकी सरह असुल उपर गर्ने कारवाही गरिनेछ ।
७. **सडक व्यवस्थापन सम्बन्धी कार्यविधि:** (१) यो ऐनमा भएको व्यवस्था अनुसार सडक व्यवस्थापन सम्बन्धी थप कार्यविधि गाउँपालिकाले तोके अनुसार हुने छ ।
- (२) चिचिला गौरवका सडक, मध्यम स्तरका सडक र कृषि सडकको दुरी, क्षेत्र र थपघट गर्ने मापदण्ड कार्यविधिबाट तोकिए बमोजिम हुनेछ ।
८. **नियम बनाउने अधिकार:** यस ऐनको कार्यान्वयन गर्नको लागि नेपाल सरकारले आवश्यक नियम बनाउने सक्नेछ ।
९. **खारेजी र बचाउ:** यस अधि सडक किनारा निर्धारण सम्बन्धमा चिचिला गाउँ कार्यपालिकाको कार्यालयबाट भए गरेका काम कारबारी यसै ऐन बमोजिम भए गरेको मानिनेछ ।

अनुसूची १

(दफा २ को उपदफा (३) सँग सम्बन्धित)

चिचिला गौरवका सडक

क्र.स.	सडक आयोजनाको नाम	लम्बाई	लाभान्वित क्षेत्र
१	चिचिला चक्रपथ		चिचिला - बर्खे - लोक्ताम - खोलाधारी - देविटार - बाक्सिदा - माडमाया - देउराली - कप्ताने - फाकादाम - खर्सु - तिनघरे - गैरीगाउँ - डाँडागाउँ -डेवा - याम्दागाउँ - सोभोक - थरिगाउँ - गैरीआङ्ला - चिङ्खुवा

अनुसूची २

(दफा २ को उपदफा (४) सँग सम्बन्धित)

मध्यम स्तरका सडक

क्र.स.	सडक आयोजनाको नाम	लम्बाई	लाभान्वित क्षेत्र
मध्यम स्तरका सडक आयोजनाहरूको पहिचान, नामाकरण र थपघट सडक व्यवस्थापन सम्बन्धी कार्यविधिबाट हुनेछ ।			

खण्ड: १

सङ्ख्या: २

मिति: २०७५/०३/१४

अनुसूची ३

(दफा २ को उपदफा (५) सँग सम्बन्धित)

कृषि सडक

क्र.स.	सडक आयोजनाको नाम	लम्बाई	लाभान्वित क्षेत्र
१	वडा कार्यालयहरूको मातहतबाट सञ्चालित सबै सडक		

प्रमाणीकरण मिति: २०७५/०२/१२

आज्ञाले,
रेम्बु चाम्लिङ राई
प्रमुख प्रशासकीय अधिकृत

गाउँ कार्यपालिकाको कार्यालयबाट मुद्रित । मूल्य रु ५।-